

# परिवर्तनको लागि क्राइम अपरेशन

**CRIME OPERATION**

**साप्ताहिक**

□ वर्ष ११ □ अंक २ २०७९ श्रावण १५ गते आईतवार

Sunday 31, JUL 2022



□ पृष्ठ: ६, □ मूल्य ₹. १०/-

## अन्तराष्ट्रिय मित्रता दिवसको अवसरमा वृक्षारोपन तथा सामाजिक अभियन्ताहुलाई सम्मान

विराटनगर। अन्तराष्ट्रिय मित्रता दिवसको अवसरमा “पर्यावरण रक्षको लागि वृक्षारोपण” नराका साथ वृक्षारोपण तथा सामाजिक अभियन्ता संलग्न संस्थाहरूलाई शनिवार सम्मान गरेको छन्।

एकुकेशन मेसेज मिडिया प्राप्ति, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च र नेपाल भारत रेलवायन सहजीकरण समितिको संयुक्त आयोजनामा विराटनगर महानगर पालिका बडा नं १४ तिथि एतिहासिक रानीमाई पोखरीमा वृक्षारोपण गरी नेपाल पत्रकार महासंघ मोरागको सभाहलमा अन्तर्राष्ट्रियता सम्मान गरका थिए।

मंत्री प्रदेशका उचिता पर्यटन

### छुक्टीमा भुक्तानी गौज़दातमा समर्त्या छैन : मुख्यमन्त्री राई

विराटनगर। प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको हुक्टीमा भुक्तानी मौज्जत पर्याप्त भएकाले चालु आर्थिक वर्षको बेटे खर्च गर्न कैन समस्या नहुने बताउनुहोस्।

बेटोको अमावस्याको आर्थिक वर्षको सुरुवाती योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रि परिदृ



तथा बन मन्त्रालयको सचिव विशाल घिमिरेको प्रमुख आर्थिक वर्षमा वृक्षारोपण तथा सम्मान कार्यक्रमको अवसरमा

घिमिरेले भने जहाँ हरियाली त्वाहाँ खुशीयाली भद्रै मधेश प्रदेशवाट आफैनै नगरी प्रदेश १ को विराट राजाको दरवारमा वृक्षारोपण र

सामाजिक अभियान्तलाई सम्मान गर्ने पाउँदा सुखी व्यक्ति गर्दै यस्तै वृक्षारोपन गर्न मधेश वाकी अन्तिम पेजमा...

भन्नुभयो-‘कर्मचारी व्यवस्थापन का सम्बन्धमा समस्या नआउने गरी मापदण्ड बनाउनुहोस्।’

कर्मचारीको पूर्ण विश्वासका साथ सरकार सञ्चालन गर्ने आफूहरूको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले कर्मचारी र सरकारी चाको विवरणहरूसँग आवश्यक थिए। ब्रह्मगंगालाई भनेको थिए।

तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ सरकारको समग्र नेतृत्व सर्वे निकाय भएकाले यो अख्का लागि उदाहरणीय हुनुपर्ने धारामा व्यक्त गर्नुभयो। समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसँग अन्य कर्मचारीहरूको उपस्थिति रहेको थिए।

**NO SMOKING**

## बन्धाकोबी बोकेको ट्रकमा गाँजा, ट्रक सहित चालक पक्कात

विराटनगर। बन्धाकोबी बोकेक विराटनगरको जोगानी नाका भई भारतीयर जान लागेको ट्रकमा प्रहरीले गाँजा बरामद गरेको छ।

प्रहरीले बन्धा कोपी बोकेर ल्याएको मिरी ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल ओरडरका लाग्दा प्रमुख एसपी राजकमार लामिङ्गेले जानकारी दिए। बरामद गरेको गाँजा १५६ केजी रहेको छ। मिरी ट्रकभित्र ४६ बोरा बन्धाकोबी रहेको थिए।

प्रदेश १-०२-००९ ब्यू द३७७ नम्बरको ट्रकमा लाड गरी बन्धाकोबी बोकेर हिँडेको ट्रक भित्र सशस्त्र प्रहरी बल बिहारी (बोर्डर आउट पोस्ट) राजी विराटनगरले शुक्रवार राती गाँजा सहित बरामद गरिएको थिए। बरामद गरेको गाँजा १५६ केजी रहेको थिए। मिरी ट्रकभित्र ४६ बोरा बन्धाकोबी रहेको थिए।

बरामद गरेको गाँजा, ट्रक र पकाउ परेका ट्रक चालकलाई आवश्यक थप कारबाहीको लागि इलका प्रहरी कार्यालय राजी विराटनगरलाई ब्रह्मगंगालाई भेजेको थिए।

प्रहरीले ट्रक चालक धनकटा सहिद भ्रूम गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई पकाउ गरेको थिए। गाँजा लगाइन्दै क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गरी फडानी, नष्ट गर्ने, समावित स्फुटमा गस्ती बढाउने बरामदपछि वाकी अन्तिम पेजमा...

## भर्ना खुल्यो

प्रदेश नं. १ मा  
भौतिक पर्यावारस्ते सम्पन्न तथा  
निवी थेवको अग्रणी कलेज

### विराट हेल्थ कलेजमा

H.A (General Medicine)

Radiography

D. Pharmacy

Lab Technician

फरम अन्तिम मिति : २०७९ श्रावण २५ गते सम्म।  
प्रवेश परीक्षा : २०७९ श्रावण ४ गते ११ बजे।

सम्पर्क  
विराट हेल्थ कलेज, विराटनगर

Website : [www.birathelthcollege.edu.np](http://www.birathelthcollege.edu.np)  
Email : [birathelthcollege2020@gmail.com](mailto:birathelthcollege2020@gmail.com)  
०२९४२०१९८४ ४२०१७८८, सो. ९६४५०५५०४०४०

**ARNIKO**  
AWASIYA SECONDARY SCHOOL

+2 SCIENCE & MANAGEMENT PROGRAMS  
[www.arnikofoundation.edu.np](http://www.arnikofoundation.edu.np) | [arniko470149@gmail.com](mailto:arniko470149@gmail.com)

Admission open in  
+2  
SCIENCE  
COM.SCIENCE  
MANAGEMENT  
HOTEL MANAGEMENT  
COM. MANAGEMENT

A college  
with a  
difference ...

अर्निको आताशीर्य ना लि  
तीन टोलिया, विराटनगर

०२१-४७०१४९, ०२१-४७०८२२ नोमिस वोड: १६१८-०२१-४७०१४९

Arniko College, Biratnagar

प्रवेश परीक्षा : मिति २०७९ श्रावण १६ गते सोमबार।

समय : दिसेम्बर १ बजे।



## सरपादकीय

## समयमै सतर्कता अपनाओ

विश्वव्यापी चलेको कोमिड १९ को कहरले थाला परेको विश्व जगत अर्थतन्त्र कोमिड १९ शान्त भएपछि अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको बेला पुन कोमिड १९ फौले रहको छ अहिले नेपाल लगायत छिसेको देख भारतमा समेत दिनहु कोमिड १९ विरामीको संख्या थाए गई रहेको छ। नेपालको सन्दर्भमा हेर्ने हो भने साउन महिनाको अहिले सम्म मृत्यु भएको संख्या ५ पुगिसकेको छ भने कुल संक्रितका संख्या ३ हजार ५ सय ३४ जना पुगिसकेको छन्। संक्रित मध्ये केही विरामीहरु पुराना छन् भने केही नयाँ कोमिड संक्रित थिएको छ। नेपालमा पहिले पटक कोमिड भएको बेला जुन सतर्कता अपनाउन प्रच्यो त्यो नअपनाएर सैयैको ज्ञान गर्नको थिए। त्यसैले अहिले जुन किसिको करोना फैलेर रहेको छ। त्यसबाट बच्न नेपाल सरकारले तोको मापदण्ड अपनाउन आवश्यक छ।

कोमिड १९ जुन किसिमले फैलिन्दू दिन दुना रथ चौपूता त्यो अनुसार फैलियो भने नेपालका स्वास्थ्य संस्थानहरुले पनि धान्न सकिन्नै। त्यसैले संक्रमण फैलिन्त भन्ना पहिले त्यसबाट जोगिन आम नेपाली जनताले हरसम्भव प्रयासमा लाग्नु पर्छ। त्यसको लागि नेपाल सरकारले पनि पूर्व तयारी गर्न लाग्नु पर्छ। नेपालको सन्दर्भमा धेरैले खोप लगाई सकेको छ। खोप लगाउने क्रम जारी पनि छ। खोपलाई तिक्राता समेत दिन पर्ने देखिन्छ। त्वास्थ्य मापदण्डको पहिलो नियम हो बेलावेलामा साबुन पानीले हात धुएहुन्तु र मुखमा माझ्म लगाउनु पर्छ। त्यसैले नेपाल सरकार कोमिड संक्रमणबाट बच्न पूर्व तयारीमा लाग्न आवश्यक छ।

कोमिड १९ संक्रमण कैफै रहको बेला हाम्रो मुलुकमा अक्सिजन, भेन्टीलेटर, अक्सिजन सिलेण्डर, स्वास्थ्य कर्मी, औषधी समेतको अभाव भएको थिए। त्यसैले कोरोना संक्रमणको बेला नेपाल सरकारले विषेश निदेशन जारी गरी स्वास्थ्य मापदण्ड पालना र कोरोना संक्रमणको बेला चाहिने सामग्रीहरु पहिलेने जोगोगरी भण्डारन गर्न लाग्नु पर्छ। अन्यथा फेरीपनि आम नेपाली जनता दुख पाउने निश्चित छ। त्यसैले नेपाल सरकार कोमिड संक्रमणबाट बच्न पूर्व तयारीमा लाग्न आवश्यक छ।

## साप्ताहिक राशिफल

- (●) मेष (चू, चौ, ता, नि, तु, ले, लो, अ): तापाईंका विरोधीहरु परास्त हुनका साथै मान संस्कृत मिले योग रहेको छ। युक्तिवृत्तिका लागि नया जीवन साथी मिल्ने छ।
- (●) वृष (इ, उ, औ, वा, वि, बु, वो): अधिक पक्ष रायो रहेको व्यापर व्यासाधीनावट रायी ताप मिले तथा पारिवारिक सुख भ्रमणको योग सतत रहेको छ।
- (●) मिथु (क, कि, कृ, छ, छु, को, ह): आफन्त जनसंग खटपट मास्टिउट गर्नु जाने योग छ। दापत्य तथा प्रमोको विषयमा सामाज्य अन्यायो हुने योग छ।
- (●) कर्क (हि, हु, हो, हौ, डि, दु, डो): मानमा अनावश्यक तरक्कुकर्कले डेरा जमाउने योग देखिन्छ। गोको काम असल बाटुन कम्बे देखिएकाले विचार पुऱ्याले काम गर्नु जान।
- (●) सिंह (मा, मि, मु, मे, मो, दि, दु): विचारी वर्गका लागि पढाईमा गरिन्दू लागाव हुनका साथै चाँडीक क्रियाकलापमा सहभागी गराउने योग छ।
- (●) कन्या (टो, प, पी, पू, अ, अ, ये): शारीरिक अव्यवस्थाका साथै आलय बढने योग रहेको छ। जाना तहका अनावश्यक विषयले मानसिक तनाव उत्पन्न गराउने देखिन्छ।
- (●) तूला (रा, री, ह, रे, रो, ता, ती, तु, ते): परिवारिक चिन्हाले सताउने योग रहेको छ। भने उत्तरांशमा सामान्य वाचावादामा पनि समावना रहेको छ।
- (●) वृश्चिक (तो, ना, नि, नू, नौ, या, यि, यु): अधिक पक्ष सबल रहेको छ। आन्तर्वल तथा पराक्रम बढेर जानाले प्रशस्त कार्य सम्पादन गर्न जमता बढने छ।
- (●) द्वय (यो, या, भी, भु, घ, घा, घो): मेवा मिल्याउनका परिकार पाल्प हुने बेला छ। कृपि तथा कृपिजन्य व्यवसायमा लाभ हुनेछ।
- (●) मकर (भी, जा, जी, जू, जै, ख, खि, खु, खो, गा, गी): महिनाको पुचाध्मा मित्रवाहियो, भ्रातामन तथा मार्गाल्लोको अवसर मिल्नेछ। भने उत्तरांशमा मान हार्ने तथा भ्रातामन आउनसकेने हो।
- (●) कुम्भ (मा, गो, सा, सी, सु, सै, सो, दा): विचारीक कार्यमा सहभागी हुनुका साथै भाजमतामा तथा रमाइलो याको सुरुवात अवसर मिल्ने योग रहेको छ।
- (●) मीन (दी, द, थ, श, श्र, दे, च, ची): विश्वरूपको शिर निर्हारिनेछ। भने वाद विचारिता विजय मिल्ने योग रहेको छ। पेट, आघात तथा सामान्य शारीरिक अव्यवस्था देखिएन्नै।

## पढ, पावर, प्रतिष्ठा र पैसामा अलम्भिको राजनीति

राजेन्द्र किराणी  
जनयुद्धो उच्चपर्को समयमा एक जना मात्र तहमा अध्यापनरत शिक्षक मिल्नको घरमा पुरोको थिए। उहाँ हाम्रो सहयोगी, समर्थक र श्रमेच्छक हनुहन्त्यो यसकारात दिनहु कोमिड १९ विरामीको संख्या थाए गई रहेको छ। नेपालको सन्दर्भमा हेर्ने हो भने साउन महिनाको अहिले सम्म मृत्यु भएको तथा जनाउन प्रच्यो त्यो नअपनाएर सैयैको ज्ञान गर्नको थिए। त्यसैले अहिले जुन किसिको करोना फैलेर रहेको छ। त्यसबाट बच्न नेपाल सरकारले तोको मापदण्ड अपनाउन आवश्यक छ।

सोही सिलसिलामा मैले शिक्षक मिलाई द्याएर छाडेर जनयुद्धो उच्चपर्को घरमा पुरोको थिए। उहाँले नियमाङ्क खालै र विद्यार्थी तापमात्राको घरमा पुरोको थिए। त्यसैले नियमाङ्क खुलै भएनुपर्यो 'तपाहरु'को ट्याक्टफुलनेस, चलाई, पड्यावर, बलिदान र साहसको म उच्च सम्मान गर्दछ। तर म पूर्णकालिन भएर त्यो तपस्या र सौयोग्य भूमिका निभाउन अहिले संदर्भम '। अन्य सहयोग, समर्थन र श्रमेच्छा भएन कायमै रहने प्रतिवद्वता व्यक्ति गर्नुभयो।

ती शिक्षक मिलाई मैले विद्यार्थी र २०७९ सालमा खालै र विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्याक्टफुलनेस, चलाई, पड्यावर, लपन-छपनको कार्यानीतिक राजनीतिक अस्वरूप र अस्वरूपिता।

ती शिक्षक मिलाई मैले विद्यार्थी र सज्जनीय चाहारी र यसमात्राको ट्य

## बैंकिंग कस्तुर मुद्दाका पत्रार प्रतिवादी पकाउ

बिराटनगर। बैंकिंग कस्तुर मुद्दाका फरार प्रतिवादी पकाउ गरिएको छ। पकाउ पर्नेमा मोरड र तुवामाई नगरपालिका बडा नं ०६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका बडा नं. ०९ वस्ते ३२ वर्षीय लक्ष्मण कार्की रहेको छ।

कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर (रिट) वाट खटीएको प्रहरी टोलिले खोजतालास गर्ने क्रममा आज धरान उपमनपा बडा नं. १२ आताको स्थित लुकिछिरी वसेको अवस्थामा फेला पारी पठाएको छ।

### एक लाख पैतिस हजार बिटाप्पा को एकटी बिटाप्पा



बिराटनगर। मोरडको जहदा गरी लाई गरेको अवस्थामा नियन्त्रणमा लिएको थिए। प्रहरीलाई देख साथ चालक गाडी ढोडी फरार रहेको छ। नियन्त्रणमा लिएको रकमी आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको छ।

## कल्पटी भिठो निद्रा पारेट लामो द स्वास्थ जीवन पाउने ?

'यदि तपाईं लामो र स्वस्थ जीवन चाहनुन्छ भने भिठो निद्रामा समय खर्च गर्नुहोस्।' निद्रा विशेषज्ञ स्थाय वाकर भन्दछन्। युनिभर्सिटी अंक क्यालिफोर्निया, वर्कलीका मनोविज्ञान प्राथापक वाकरले थुप्रे अध्ययनमा सहभागी भएका लाई भनिसको तथ्याङ्क अध्ययन गरेका छन्। 'निद्रा भवन्दा प्रजातानिक र निशुक उपलब्ध सैवेन्या रायो स्वास्थ्य सेवा प्राप्ती हो,' उनी भन्दछन्। पचास वर्षको अध्ययन एवम् अनुसन्धानपत्रिक अंको विषय 'निद्राले हामीलाई के गार्दे' भन्ने होइन कि 'निद्राले फाइदा नगर्ने कर्त्तव्यात्मकता र सूर्जनीयताका लागि पनि महत्वपूर्ण छ।'

सात घण्टाभन्दा कम सुन्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्दू र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्ने निद्राउनु भनेको तकियामा टाउको राख्नु मात्र होइना विश्वका दैरा मानिसहरूलाई निद्राउन गाहो हुँदै।

विश्वका दैरा ठाउंमा हिंजोआज अध्यारोही हुँदैना किनभने हामी धैरेजसा कृत्यम उत्त्यालाम समय बिताउँदै। अहिले हामी जीवनमा धैरेजसी पनि हुन्छ अनि हामी नपुरेको निद्रा पुच्याउन खाली समयको सदृपयोग पनि गर्दैनौ 'एग्जो समय गयो' वाकर भन्दछन्।

त्वार्डू वी स्टोप (हामी किन स्टॉप) प्रस्तुकका लेखक वाकरले निम्न सुफाव दिएका छन्। १- सुन्ने र उठने समय नियमित बनाउनुहोस्। दिउम्यो सुन्न रमाइलो होला तर राति निद्रा नपर्न सक्या सौंहै एउटै समयमा सुन्न जाहोस् र उठने समय परि नियमित होसा। सबैभन्दा महत्वपूर्ण कुरा जागा रहने समय निश्चित राख्नु हो।

२- अध्यारोही बस्न्होस्। यसको अध्यमावाला वाट ठीपी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो। स्क्रीनले नीलो प्रकाश निकाल्दै जसले निद्राको हामीन मेलटोनिनको प्रभावलाई निस्तरेज पारिन्दै। त्यसैले सुन्नभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ।

३- तापकम घटाउनुहोस्। कोठाको तापकम कम राख्ने निद्रा पर्न सजिलो हुन्छ प्राकृतिक रूपमै तापकम २४ घण्टाभित्र कहिले कम कहिले वाही हुन्छ तापकम घटाउन निद्रा पर्न पछी तर हिंजो आज हामी एउटे तापकममा बस्न खोज्दैन्। निद्रा पर्न हामी रात्रि र शरीरको भित्री तापकम रात्रि र शरीरको राम्रो हुन्छ।

४- मरिरावार विचार गर्नुहोस्। प्राय मानिसहरू मरिराले निद्रा पार्न भन्दै तर यो सब्य होइन। मरिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैन्।

५- कमी कम खानु निद्राको लागि राम्रो होइन दिउँसो हामी कोता, कफी, चिया वा अन्य ऐप्पलार्ड पिउँडी तिनमा हुने क्वार्किन र विजाजस्ता तत्त्वले हाम्रो स्नायप्राणीमा रमाइलो प्रभाव देखाउँदै।

तर प्राथापक वाकरको सल्लाह यस्तो छस् सुन्न १२ घण्टाओँगाडै मात्रै कीजस्ता पेय पदार्थ पिउनुहोस्।

कफीको हाफ लाइफ हुन्छ त्यसैले यसको प्रभाव छ घण्टासम्म आधा र नी घण्टासम्म तीनचौराई ऐप्पलो हामी एज्जति बाकी हुने उनी बताउँदैन्।

त्यसैले सुन्न बेलामा रातमा कफीको मात्रा बाँकी नभएकै राम्रो हुन्छ।

६- मरिरावार विचार गर्नुहोस्। प्राय मानिसहरू मरिराले निद्रा पार्न भन्दै तर यो सब्य होइन। मरिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैन्।

७- अध्यारोही बस्न्होस्। एजेन्सीको सहयोगमा

## सार्वजनिक सूचना

आ-आफ्नो क्षेत्रमा भएका सामाजिक घटना (जन्म, मृत्यु, विवाह, बसाई-सराई, सम्बन्ध) विच्छेद आदि) नजिकको पक्षिधिकारीको कार्याल्य (गाउँपालिका वा तोकिएको वडा कार्याल्यहरू) मा दर्ता गराई कानुनी मान्यता प्राप्त गर्ने। स्थानीय निकायबाट अभिक्रेय दुरुस्त राख्न सहयोग गरी नागरिकको दायित्व पूर्ण गर्ने।

कटहरी गाउँपालिकाको कार्यालय कटहरी, मोटांग, प्रदेश ९

**NO SMOKING**

### भर्ना खुल्यो !

### भर्ना खुल्यो !!

### भर्ना खुल्यो !!!

स्थापनाकालको छोटो समयमा बै सर्वोत्कृष्ट नतिजा

ल्याउन सफल साथी विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल यस

कान्तिपुर मा.वि

विराटनगरमा शैक्षिक सत्र २०७८/८० का लागि कक्षा ११ मा विज्ञान, कम्प्युटर विज्ञान व्यवस्थापन र होटल व्यवस्थापन सङ्कायमा नयाँ भर्ना खुल्यो ।



## प्रवेश परीक्षा

मिति : २०७९ साल श्रावण १७ गते मंगलबार समय : विहान ९ बजे देखि १० बजे सम्म

**KANTIPUR COLLEGE**  
An Amazing college of Science & Management

Main Road, Biratnagar-10  
021-511489, 590346  
kantipurcollegebkt@gmail.com  
www.collegekantiipur.edu.np

+2 SCIENCE MANAGEMENT COMPUTER SCIENCE HOTEL MANAGEMENT



